



नेपाल राजपत्र

भाग ४

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ३४) काठमाडौं, जेठ १७ गते २०४१ साल (अतिरिक्ताङ्क १२ (क))

श्री ५ को सरकार
अर्थ मन्त्रालयको
सूचना

राष्ट्र ऋण ऐन, २०१७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले राष्ट्र ऋण नियमहरू, २०२० को नियम ४ को उप-नियम (१) बमोजिम राष्ट्र ऋण उठाउन ऋणपत्र निष्काशित गर्न यो सूचना प्रकाशित गरेको छ।

सो ऋणपत्रको जम्मा मूल्य, भुक्तानी अवधि, व्याजको दर, व्याज भुक्तानी समय र अन्य शर्तहरू निम्नबमोजिम खुलाइएको छ।

१. ऋणको नाम: यस ऋणको नाम “विकास ऋण २०५२” रहेको छ।
२. ऋणको उद्देश्य: विभिन्न विकास योजनाहरूलाई चाहिने खर्च पूर्ति गर्नको लागि यो ऋण उठाइएको छ।
३. निष्काशित ऋणको रकम: यो ऋणको जम्मा रकम रु. २४,००,००,०००।- (रु. चौबीस करोड) मात्रको हुनेछ।
४. ऋणको व्ययभार: यो ऋणको व्ययभार श्री ५ को सरकारको सञ्चित कोषप्रति हुनेछ।

२३

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

५. ऋणको प्रकार: यो ऋणको ऋणपत्र कम्तीमा रु. २५१- वा २५१- को गुणनफल (Multiple) ले भाग गर्दा निःशेष हुने अङ्कको स्टक वा २५१-, ५०१-, १००१-, १०००१-, १०,०००१- वा १,००,०००१- दरको प्रमिसरी नोटको रूपमा लिन पाइनेछ ।
६. ऋणपत्रको बिक्री अवधि: यो ऋणपत्रको बिक्री अवधि २०४१ साल जेष्ठ १७ गतेदेखि जेष्ठ ३१ गतेसम्म जम्मा १५ दिनसम्म हुनेछ । तर सो समयअगावै बिक्री भई पूरा निष्काशित रकम उठेमा बिक्री बन्द गर्न सकिनेछ ।
७. ऋणपत्रको बिक्री मूल्य: ऋणपत्रमा उल्लेख गरेबमोजिम पूरापूर मूल्य (Face value) मा ऋणपत्रहरू बिक्री हुनेछ ।
८. ऋणपत्र खरीद गर्न दरखास्त दिनु पर्ने:
- (१) ऋणपत्र खरीद गर्नको लागि नेपाल राष्ट्र बैंड्कले तोकिदिएको ढाँचामा राष्ट्र बैंड्क वा त्यसको एजेण्ट सरह भै काम गर्ने अन्य कार्यालयमा दरखास्त दिन सकिनेछ ।
 - (२) उप-दफा (१) बमोजिम दरखास्त दिँदा जतिको ऋणपत्र खरीद गर्न चाहेको छ त्यसको पूरा रकम सो कार्यालयमा बुझाई त्यसको रसीद दरखास्तसाथै पेश गर्नु पर्नेछ ।
 - (३) दरखास्त फाराम निःशुल्क पाइनेछ ।
९. बढी रकम स्वीकार गर्ने नगर्ने अधिकार: निष्काशित रकमभन्दा बढी ऋण प्राप्त भएमा त्यसलाई स्वीकार गर्ने नगर्ने अधिकार श्री ५ को सरकारको हुनेछ ।
१०. बाँडफाँड गर्ने अधिकार: प्राप्त ऋणपत्रहरूको बाँडफाँड गर्ने अधिकार राष्ट्र बैंड्कलाई प्रदान गरिएको छ ।
११. स्वीकृत नभएको ऋण फिर्ता हुने: स्वीकृत नभएको रकम नेपाल राष्ट्र बैंड्कबाट यथाशीघ्र दरखास्तवालालाई फिर्ता दिइनेछ । यसरी फिर्ता भएको रकममा व्याज दिइनेछैन ।
१२. स्वीकृत ऋणको प्रमाणपत्र दिने: स्वीकृत भएको ऋणको प्रमाणपत्र स्टक सर्टिफिकेट वा प्रमिसरी नोटको रूपमा दरखास्तवालाको माग अनुसार दिइनेछ । दरखास्तवालाले सो कुरा उल्लेख नगरेमा ऋणपत्र स्टककै रूपमा दिइनेछ ।
१३. ऋण व्याज: ऋणको व्याज राष्ट्र बैंड्क वा यस बैंड्कको एजेण्ट सरह भै काम गर्ने वाणिज्य बैंड्कहरूमार्फत रकम बुझलिएको मितिदेखि नै वार्षिक १०% प्रतिशतका दरले व्याज दिइनेछ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

१४. वाणिज्य बैङ्कहरूले खरीद गर्ने सम्बन्धमा : वाणिज्य बैङ्कहरूले आफ्नो नाममा खरीद गर्न चाहेमा पायक पर्ने नेपाल राष्ट्र बैङ्कको कार्यालयमार्फत विकास ऋणपत्र खरीद गर्नु पर्नेछ ।
१५. ऋणको साँवा भुक्तानी : यो ऋणको साँवा भुक्तानी २०५२ साल जेष्ठ ३० गते पछि दिइनेछ ।
१६. ऋणको भुक्तानी दिने ठाउँ : यो ऋणको साँवा र व्याज दरखास्तवालाको सुविधा अनुसार राष्ट्र बैङ्क वा त्यसको एजेण्टसरह काम गर्ने वाणिज्य बैङ्कहरूमार्फत भुक्तानी दिइनेछ ।
१७. ऋणसम्बन्धी व्यवस्था : यो ऋणको व्यवस्था र तत्सम्बन्धी सबै कारवाई नेपाल राष्ट्र बैङ्क राष्ट्र ऋण विभागले गर्नेछ ।
१८. ऋणपत्र खरीद गर्ने अधिकार : यस ऋणको ऋणपत्रहरू खरीद गर्ने अधिकार व्यक्तिहरू, जुनसुकै बैङ्क वा संस्थालाई पनि हुनेछ ।
१९. कर नलाग्ने : यो ऋणबाट प्राप्त व्याजमा आयकर छूट दिइएको छ ।
२०. ऋणसम्बन्धी कानूनी कारवाई : यो ऋणसम्बन्धी कानूनी कारवाई प्रचलित नेपाल कानूनबमोजिम हुनेछ ।

आज्ञाले,

कर्णध्वज अधिकारी

श्री ५ को सरकारको सचिव

२२

(१)

विभाग बाट

१. ...
...
...
...
...

२. ...
...
...
...
...

३. ...
...
...
...
...

४. ...
...
...
...
...

५. ...
...
...
...
...

६. ...
...
...
...
...

७. ...
...
...
...
...

८. ...
...
...
...
...

९. ...
...
...
...
...

१०. ...
...
...
...
...

११. ...
...
...
...
...

१२. ...
...
...
...
...

सिंहवार
विभाग
मुद्रण

५६

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।